

ती अंहकारीहरू आफूलाई देवता मान्दछन्! तिनीहरूले आफूलाई पृथ्वीको शासक ठान्छन्।

10	לְמוֹ: तिनीहरूलाई	יַמְצוּ पाउन्छन्	מְלֵא भर्पूर	וּמִי र-पानी	הָלֵם यहाँ	עָמוּ उहाँका-मानिसहरू	(יָשׁוּב) फर्कन्छन्	[יָשׁוּב] फर्कन्छन्	לִכְן त्यसैले
		H4680	H4392	H4325	H1988		H7725	H7725	

यसर्थ परमेश्वरका मानिसहरू पनि उनीहरू तिर फर्किए, र तिनीहरूले जे भने तिनीहरूको निम्ति त्यही कुराहरू गरे।

11	וְאָמְרוּ र-भन्छन्	אֵיכָה कसरी	יָדַעַ जान्छ	אֵל परमेश्वरले	וַיֵּשׁ र-छ	הַדַּעָ ज्ञान	בְּעֵלְיוֹן: सर्वोच्चमा
	H0559		H3045	H0410	H3426	H1844	

ती दुष्ट मानिसहरू भन्छन्, “हामीहरूले के गरिरहेका छौं, भनेर परमेश्वर जान्दैनन्! सर्वोच्च परमेश्वरले जान्दैनन्।”

12	הִנֵּה- हेर्नुहोस्	אֵלֶּה- यी-नै	רָשָׁעִים दुष्टहरू	וְשָׁלוֹ र-सथै	עוֹלָם सुखी	הַשָּׁנָה- बढाएका-छन्	קָוִל: धनसम्पत्ति
	H2009	H0428	H7563	H7961	H5769		H2428

ती घमण्डी मानिसहरू दुष्ट छन्, तर तिनीहरू धनी छन् र झन् धनी भईरहेका छन्।

13	אֶת- निश्चय-नै	רִיק व्यर्थमा	זְכִיתִי शुद्ध-राखें	לִבִּי मेरो-हृदय	וְאַרְחִן र-धोएँ	בְּקִוּוֹ निर्दोषतामा	כִּפִּי: मेरा-हातहरू
	H0389	H7385	H2135	H3824	H7364		H3709

यसैले मैले मात्र हृदय किन शुद्ध पार्नु? किन मैले मेरो हातहरू धोई सफा राख्नु।

14	וְאַתִּי र-भएँ	נָגוּעַ पीडित	כָּל- सारा	הַיּוֹם दिनभरि	וְתוֹכְחָתִי र-मेरो-ताडना	לְבַקְרֵי: बिहानहरूमा
	H1961	H5060	H3605	H3117		H1242

हे परमेश्वर, म दिनभरि नै कष्ट भोग्छु अनि प्रत्येक बिहान तपाईंले मलाई दण्ड दिनुहुन्छ।

15	אִם- यदि	אָמְרָתִי भनें-मैले	אֶסְפְּרָה वर्णन-गर्नेछु	כִּמּוֹ तिनीहरूजस्तो	הִנֵּה हेर्नुहोस्	רֹר पुस्ता	בְּגֵרָתִי: विश्वासघात-गर्नेथिएँ
		H0559		H3644	H2009	H1755	H0898

हे परमेश्वर, म यस विषयमा अरूहरूसँग कुरा गर्नु चाहन्छु। तर म बुझ्छु कि म तपाईंका मानिसहरूलाई विश्वासघात गरिरहेको हुन्छु।

16	וְאַחַשְׁבָּה र-सोचें	לְרַעַת बुझ्नको-निम्ति	זֹאת यो	עָמַל कष्ट	(הִיא) त्यो	בְּעֵינַי: मेरो-दृष्टिमा
	H2803	H3045	H2063	H5999	H1992	H1931

मैले यी कुराहरू जान्नलाई यथासक्य कोशिश गर्ने। तर ती सबै मेरो लागि एकदम कठिन थिए।

17	עַד- जबसम्म	אָבֹא आएँ	אֶל- परमेश्वरको-पवित्र	מִקְדָּשִׁי- स्थानहरूमा	אֵל परमेश्वरको	אֲבִינָה बुझें	לְאַחֲרֵיתָם: तिनीहरूको-अन्त्य
	H5704	H0935	H0413	H4720	H0410	H0995	H0319

जबसम्म म परमेश्वरको मन्दिरमा गईनँ, तब सम्म मैले तिनीहरूको आखिरी विचार जानिन।

18	אֵל निश्चय-नै	בְּחִלּוֹת चिल्लो-ठाउँमा	תְּשִׁית राख्नुभयो	לְמוֹ तिनीहरूलाई	הַפִּלְתָּ खसाल्नुभयो	לְמַשְׁאוֹת: विनाशमा
	H0389		H7896		H5307	H4876

परमेश्वर, साँच्चि नै तपाईंले ती मानिसहरूलाई भयानक अवस्थामा राख्नु भएको रहेछ। सहजै तिनीहरू पतन हुने र नष्ट हुने रहेछन्।

19	אֵי कसरी	הָיוּ भए	לְשֹׁמֵה उजाडको-निम्ति	כָּרְנַע एक-छणमा	סָפוּ सकिए	תָּמוּ नाश-भए	מִן- देखि
		H1961	H8047	H7281	H5486	H8552	H1091

संकट अचानक आउन सक्छ, तब ती अंहकारीहरू नष्ट-विनिष्ट हुन सक्छन्। भयानक कुराहरू तिनीहरूमा घट्न सक्छन् अनि तिनीहरू समाप्त हुन्छन्।

20	כַּחֲלוֹם	מַהְקִיץ	אֲרָנִי	אֶבְעִיר	צִלְמִם	תִּבְוָה:
	सपनाजस्तो	बिउँझनेबेला	हे-प्रभु	शहरमा	तिनीहरूको-छवि	तुच्छयाउनुहुन्छ
	H2472	H6974	H0136	H5782	H6754	H0959

हे परमप्रभु, ती मानिसहरू सपना जस्तै हुन्, हामी जाग्ने बित्तिकै तिनीहरू अल्पिन्छन्। हाम्रो सपनाका राक्षसहरू जस्ता तपाईंले तिनीहरूलाई विलुप्त पारी दिनु हुनेछ। 21-22 म अज्ञानी थिएँ। मैले धनी र दुष्ट मानिसहरूको बारेमा सोचेर व्यर्थै खिन्न भएँ। हे परमेश्वर! म तपाईंसित शोकाकुल र क्रोधित थिएँ। मैले एउटा लठुवा र अज्ञात पशुले जस्तो व्यवहार गरें।

21	כִּי	וַתִּחַמְצֵן	לְבָבִי	רְבִילוֹתַי	אֶשְׁתַּוְּנוּ:
	जब	तितो-थियो	मेरो-हृदय	र-मेरो-भित्री-भागहरू	चुभिएको-थिए
	H0589	H1198	H3824	H3629	H8150

22	וְאֵנִי	בְּעַר	וְלֹא	אֲדַע	בְּהַמּוֹת	הָיִיתִי	עִנְיִן:
	र-म	मूर्ख	र-थाहा-थिएन	बुझ्ने	पशुजस्तो	भएको-थिएँ	तपाईंसँग
	H0589	H1198	H3808	H3045	H0929	H1961	

23	וְאֵנִי	תָּמִיד	עִנְיִן	אֶחָזֶק	בְּיַד־	יְמוּנִי:
	तर-म	सधैं	तपाईंसँग	समात्नुभयो	हातमा	दाहिनेको
	H0589	H8548		H0270	H3027	H3225

म सधैं नै तपाईंसँग साथमा छु। हे परमेश्वर, तपाईंले मेरो दाहिने हात पक्रनु भएकोछ।

24	בְּעֶצְתְּךָ	תִּנְחַנְנִי	וְאֶחָר	כְּבוֹד	תִּקְחָנִי:
	तपाईंको-सल्लाहले	डोयाउनुहुन्छ-मलाई	र-पछि	महिमामा	लिनुहुन्छ-मलाई
	H6098	H5148		H3519	H3947

हे परमेश्वर, तपाईंले मेरो अगुवाई गर्नु हुन्छ अनि असल सल्लाह दिनुहुन्छ। त्यस पश्चात् महिमा तर्फ मलाई अगुवाई गर्नु हुन्छ।

25	מִי-	לִי	בְּשָׁמַיִם	וְעִנְיִן	לֹא-	תִּפְצְצֵנִי	בְּאָרֶץ:
	की	मको	स्वर्गमा	र-तपाईंसँग	चाहन्न	चाह्ने	पृथ्वीमा
	H4310	H8064	H3808	H0776			

हे परमेश्वर, तपाईं बाहेक म स्वर्गमा कसलाई चाहन्छु। अनि म तपाईंसित पृथ्वीमा भएको बाहेक अरू केही इच्छा गर्दिनँ।

26	קָלָה	שָׁאֲרֵי	וְלִבִּי	צוּר-	לְבָבִי	וַחֲלָקִי	אֱלֹהִים	לְעוֹלָם:
	टुङ्गियो	मेरो-शरीर	र-मेरो-हृदय	चट्टान	मेरो-हृदयको	र-मेरो-भाग	परमेश्वर	सदाको-निम्ति
	H3615	H7607	H3824	H6697	H3824	H3824	H0430	H5769

मेरो तन र मन नष्ट हुन सक्छ, तर मसँग परमेश्वर छ जसलाई म प्रेम गर्छु। मसँग परमेश्वर सदा-सर्वदा हुनुहुन्छ।

27	כִּי-	הִנֵּה	רַחֲמֵיךָ	יֵאבְדוּ	הַצְּמֹתָה	כָּל-	זוֹנָה	מִמְנוּ:
	किनभने	हेर्नुहोस्	तपाईंबाट-टाढा-भएकाहरू	नाश-हुनेछन्	नाश-पार्नुभयो	सबै	व्यभिचारीहरूलाई	तपाईंबाट
	H2009	H7369	H0006	H6789	H3605	H2181		

हे परमेश्वर, मानिस जसले तपाईंलाई त्यग्दछ त्यो हराउने छ। तपाईंले तिनीहरूलाई ध्वंश गर्नु हुनेछ जो तपाईंसित विश्वासी छैनन्।

28	וְאֵנִי	קִרְבָּת	אֱלֹהִים	לִי-	טוֹב	אֲשֶׁר	בְּאֲרָצִי	יְהוָה	מִמְנוּ:
	तर-मको-निम्ति	नजिकता	परमेश्वरको	मको-निम्ति	असल	बनाएको-छु	प्रभु	परमप्रभुमा	मेरो-शरण
	H0589	H7132	H0430		H7896	H0136	H3069	H4268	

	לְסֹפֵר	כָּל-	מְלָאכֹתַי:
	वर्णन-गर्नको-निम्ति	सबै	तपाईंका-कामहरू
	H3605		H4399

म परमेश्वर कहाँ आएँ अनि त्यो मेरो लागि हितकारी भयो। मैले परमप्रभु परमेश्वरलाई मेरो सुरक्षित ठाउँ बनाएँ। परमेश्वर, म तपाईंकहाँ, तपाईंले गर्नु भएका सबै थोकहरू बताउन आएँ।